



तपाईंको घरमा आगोको रोकथाम निम्ति बाह्र चरणहरू

घरमा लाग्ने सानोतिनो आगोले पनि गम्भीर चोटपटक लाग्नसक्छ तथा सम्पत्ति र धनदौलतलाई ब्यापक क्षति पुऱ्याउनसक्छ ।

तल दिइएका कतिपय सहज तरीकाहरू अपनाएर तथा सतर्कताको बुनियादी स्तरलाई कायम राखेर तपाईंले आफ्नो घरमा आगो लाग्ने सम्भावनालाई धेरै सीमासम्म कम्ती पार्न सक्नुहुन्छ ।

आफ्नो परिवार अनि घरलाई सुरक्षित राख्नको लागि तल दिइएका बाह्र उपायहरूले तपाईंको मद्दत गर्नेछन् ।

1. आफ्नो घरको हरेक तलामा स्मोक अलार्म अर्थात् धूवाँको चेताउनी दिने घण्टी लगाउनुहोस् अनि त्यसमाथि धूलो जम्न नदिनुहोस् साथै सातामा एकपल्ट त्यसको जाँच गर्नुहोस् । एउटा दश वर्षे अलार्म किन्ने बारे सोच्नुहोस्; नत्र भने हरेक वर्ष ब्याट्रीहरू बदलिनुहोस् ।
2. आगो लाग्दा के गर्ने, यसबारे एक योजना बनाउनुहोस् जसमा आगो लागेको खण्डमा कसरी फुत्किने, सो घरका सबैले राम्ररी बुझ्नसक्नु ।
3. घरबाट बाहिर जाने सबै ढोका आदिमा कुनै प्रकारको बाधा नराख्नुहोस् जसमा आगो लागेको खण्डमा, त्यहाँबाट मानिसहरू भाग्नसक्नु । घरमा बस्नेहरूले ढोका र झ्यालहरूको साँचो सहजै भेट्नुनसक्नु, सो सुनिश्चित गर्नुहोस् ।
4. भान्साघरमा सतर्क रहनुहोस्- घरमा हुने 59% आगलागीका दुर्घटनाहरू खाना पकाउँदाखेरि हुन्छन् । भान्साघरमा आफ्ना ससाना शिशुहरूलाई लापरवाह कहिल्यै नछोड्नुहोस् ।
5. तातो तेलमा केही पकाउँदा अधिक सतर्क रहनुहोस्; यदि तपाईंसित छैन भने बिजलीले चल्ने डीप फ्याट फ्रायर किन्ने बारे सोच्नुहोस् ।
6. जल्दै गरेको मैनाबत्तीलाई कहिल्यै त्यसै नछोड्नुहोस्, त्यसलाई एक सुरक्षित होल्डरमा, आगोले हतपत्त नभेट्ने सतहमाथि राख्नुहोस् । मैनाबत्तीलाई ज्वलनशील पदार्थहरूबाट टाढै राख्नुहोस् ।
7. चुरोटको टुटोलाई राम्ररी निभाउनुहोस् अनि सतर्कतापूर्वक फ्याँक्नुहोस् ।
8. बिजलीका साँकेटहरूको दुरुपयोग नगर्नुहोस् । याद राख्नुहोस् - एउटा साँकेट, एउटा प्लग ।
9. माचिस अनि लाइटरहरूलाई बच्चाहरूदेखि टाढै राख्नुहोस् ।
10. तपाईं थकित हुनुभएको छ वा तपाईंले मदिरापान गर्नुभएको छ भने विशेष ध्यान राख्नुहोस् । घरमा लाग्ने आगोले गर्दा भएका मृत्युहरूमध्ये आधाको मृत्यु, रातीको 10 बजीदेखि बिहानको 8 बजीभित्र भएका आगलागीका दुर्घटनामा भएको छ ।
11. टेलीभिजन वा बिजलीका अन्य उपकरणहरूलाई स्ट्याण्डबाइ मोड (उपकरणहरूमा विद्युत प्रवाह भइरहेकै अवस्था)-मा नराख्नुहोस् किनभने यसले गर्दा आगो लाग्नसक्छ । उपयोग नभएको बेलामा सधैं नै यसको स्वीच बन्द राख्नुहोस् अनि प्लग निकालेर राख्नुहोस् ।
12. ओछ्यानमा कहिल्यै धूम्रपान नगर्नुहोस् ।

अधिक सहायता वा सुझाउको लागि हेर्नुहोस् www.firekills.gov.uk